

فَلَا أُقْسِمُ بِمَا تُبْصِرُونَ (38) وَ مَا لَا تُبْصِرُونَ (39)
إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ (40) وَ مَا هُوَ بِقَوْلِ شَاعِرٍ
قَلِيلًا مَا تُؤْمِنُونَ (41) وَ لَا بِقَوْلِ كَاهِنٍ قَلِيلًا مَا
تَذَكَّرُونَ (42) تَنْزِيلٌ مِنْ رَبِّ الْعَالَمِينَ (43) وَ لَوْ
تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ (44) لَأَخَذْنَا مِنْهُ
بِالْيَمِينِ (45) ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينَ (46) فَمَا
مِنْكُمْ مِنْ أَحَدٍ عَنْهُ حَاجِزِينَ (47) وَ إِنَّهُ لَتَذِكْرَةٌ
لِلْمُتَّقِينَ (48) وَ إِنَّا لَنَعْلَمُ أَنَّ مِنْكُمْ مُكَذِّبِينَ (49)
وَ إِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ (50) وَ إِنَّهُ لَحَقُّ
الْيَقِينِ (51) فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ (52)

So I do call to witness what ye see, and what ye see not, that this is verily the word of an honoured messenger; it is not the word of a poet: little it is ye believe! Nor is it the word of a soothsayer: little admonition it is ye receive. (This is) a message sent down

~~~~~  
from the Lord of the worlds. And if the messenger were to invent any sayings in Our name, We should certainly seize him by his right hand and We should certainly then cut off the artery of his heart: nor could any of you withhold him (from Our wrath). But verily this is a message for the God-fearing. And We certainly know that there are amongst you those that reject (it). But truly (revelation) is a cause of sorrow for the unbelievers. But verily it is truth of assured certainty. So glorify the name of thy Lord most high.

پس نہیں، میں قسم کھاتا ہوں ان چیزوں کی بھی جو تم دیکھتے ہو اور ان کی بھی  
جنہیں تم نہیں دیکھتے، یہ ایک رسول کریم کا قول ہے، کسی شاعر کا قول نہیں ہے،  
تم لوگ کم ہی ایمان لاتے ہو۔ اور نہ یہ کسی کا ہن کا قول ہے، تم لوگ کم ہی غور  
کرتے ہو۔ یہ رب العالمین کی طرف سے نازل ہوا ہے۔ اور اگر اس (نبیؐ) نے  
خود گھڑ کر کوئی بات ہماری طرف منسوب کی ہوتی تو ہم اس کا دایاں ہاتھ پکڑ  
لیتے اور اس کی رگ گردن کاٹ ڈالتے، پھر تم میں سے کوئی (ہمیں) اس کام سے  
روکنے والا نہ ہوتا۔ درحقیقت یہ پرہیزگار لوگوں کے لیے ایک نصیحت ہے۔ اور  
ہم جانتے ہیں کہ تم میں سے کچھ لوگ جھٹلانے والے ہیں۔ ایسے کافروں کے لیے  
یقیناً یہ موجب حسرت ہے۔ اور یہ بالکل یقینی حق ہے۔ پس اے نبیؐ، اپنے رب  
عظیم کے نام کی تسبیح کرو۔

~~~~~

पस नहीं, मैं कसम खाता हूँ उन चीज़ों की भी तुम देखते हो और उनकी भी जिन्हें तुम नहीं देखते, यह एक रसूले-करीम का कौल है, किसी शायर का कौल नहीं है, तुम लोग कम ही ईमान लाते हो | और न ये किसी काहिन का कौल है, तुम लोग कम ही गौर करते हो | ये रब्बुल-आलमीन की तरफ़ से नाज़िल हुआ है | और अगर इस (नबी) ने खुद घड़कर कोई बात हमारी तरफ़ मंसूब की होती तो हम इसका दायाँ हाथ पकड़ लेते और इसकी रगे-गर्दन काट डालते, फिर तुम में से कोई (हमें) इस काम से रोकनेवाला न होता | दरहकीकत यह परहेज़गार लोगों के लिए एक नसीहत है | और हम जानते हैं कि तुम में से कुछ लोग झुटलानेवाले हैं | ऐसे काफ़िरों के लिए यकीनन यह मुजिबे-हसरत है | और यह बिल्कुल यकीनी हक़ है | पस ऐ नबी अपने रब्बे-अज़ीम के नाम की तसबीह करो |